

समूह/समिति गठन तथा व्यवस्थापन कार्यविधि – २०७९

## गाउँ कार्यपालिकाको बैठकबाट स्वीकृत

मिति : २०७९/११/१७



चौविसे गाउँ कार्यपालिकाको कार्यालय

राजारानी, धनकटा

# समूह/समिति गठन तथा व्यवस्थापन कार्यविधि - २०७९

प्रस्तावना:

चौंविसे गाउँपालिका भित्र बसोवास गरी आएका विभिन्न वर्ग समुदायका मानिसहरूको समय सापेक्ष कृषि, पशुपालन तथा महिला सशक्तिकरण, समावेशीकरण, मूलप्रवाहीकरण र समग्र सामाजिक तथा आर्थिक विकाशका लागि सेवा, टेवा, सरल, चहब, सुलभ, मितव्ययी तबरले उपलब्ध गराउन कृषि उत्पादन प्रणाली, महिला सशक्तिकरणमा एउटा सुसंगठित व्यवस्था र मूल्यात्मक रूपमा संचालन गर्न समय सापेक्ष वैधानिक मार्गदर्शनको लागि समूह/समितिहरूलाई प्रभावकारी एवं मन्त्रिमण्डलमा सम्भोधन गर्ने अझ बढी प्रभावकारी एवं समन्वयात्मक तवरले गर्न / गराउन वाञ्छनीय भएकोले सुशासन (व्यवस्थापन तथा संचालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग गरी चौंविसे गाउँपालिकाले "समूह/समिति गठन तथा व्यवस्थापन कार्यविधि - २०७९" जारी गरिएको छ।

## परिच्छेद १

### प्रारम्भिक

१. कार्यविधिको संक्षिप्त नाम र प्रारम्भ :-

१.१) दो कार्यविधिको नाम "समूह/समिति गठन तथा व्यवस्थापन कार्यविधि - २०७९" रहेको छ।

१.२) दो कार्यविधि तुरन्त प्रारम्भ हुनेछ।

२. प्रारम्भिकाश : विषय र प्रसंगले अर्को अर्थ नलागेमा यस कार्यविधिमा,

२.१) "गाउँपालिका" भन्नाले नेपालको संविधान बमोजिम स्थापना भएका चौंविसे गाउँपालिकालाई सम्झनु पर्दछ।

२.२) "कृषक" भन्नाले यस कार्यविधिको प्रयोजनका लागि कसैको जग्गा करारमा लिई वा आफ्नो जग्गामा व्यावसायीक ढाई, स्मुपालन, माछा पालन गर्ने व्यक्ति, समूह, व्यवसायी, कृषि फार्म र कृषि, दुग्ध सहकारी संस्थाका सदस्यहरू लाई बनाउनेछ।

२.३) "बढा" भन्नाले गाउँपालिका अन्तर्गतका बडाहरूलाई सम्झनु पर्दछ।

२.४) "विज्ञ महिला" भन्नाले महिला विकाश कार्यक्रमको रणनीति पत्र, २०६८ को प्रकरण १.२.१ मा परिभाषा गरिए बनाउन सम्झनु पर्दछ।

२.५) "स्थानीय तह" भन्नाले गाउँपालिका लाई सम्झनु पर्दछ।

२.६) "स्त्रील महिला" भन्नाले पतिको मृत्यु भएर, पति संग पारपाचुके गेर वा चलनचल्तीको उमेर टरी अविवाहीत नै रहने तथा नै विवाह वसेका महिलालाई सम्झनु पर्दछ र सो शब्दले कानुनतः पारपाचुके नगरे तापनि पति वेपता भएको, पतिका जल्ला जल्ला वस्तु नसकी वा पतिले नै घर निकाला गरेका वा घर छाडी भिन्दै वसेको अवस्थामा रहेका महिलाहरूलाई समेत सम्झनु पर्दछ।

२.७) "समूह" भन्नाले कृषि, पशुपालन, महिला सशक्तिकरण, न्यून आया भएका विपन्न वर्ग समुदाय, एकल महिलाहरू आदि विविध बुल्दा उद्देश्य, समस्या, आवस्यकता र चाहनाहरू भएका न्यूनतम् १५ देखी २१ जना व्यक्तिहरू मिलि आफ्ना जीवन्त जडा उद्देश्यहरू सामुहिक प्रयत्न द्वारा प्राप्त गर्न बनाईएको संगठनलाई समूह जनाउँदछ।

क) "सनिति" भन्नाले कृषि, पशुपन्थि, महिला सशक्तिकरण, न्यून आया भएका विपन्न वर्ग समुदाय, एकल महिलाहरू जस्तो निल्दा जुल्दा उदेस्य, समस्य, आवस्यकता र चाहनाहरू भएका न्यूनतम् २१ जना भन्दा बढी व्यक्तिहरू मिलि जम्मुना निस्चित साझा उदेश्यहरू सामुहिक प्रयत्न द्वारा प्राप्त गर्न बनाईएको संगठनलाई समिति जनाउँदछ ।

ब) "समूह/समिति विधान" भन्नाले समूह/समितिको उदेश्य प्राप्तिका लागि क्रियाकलाप संचालन गर्न बनाईएको नीति निम्न तथा कानुनको दस्तावेज जसले समूह/समिति र सदस्यहरूलाई उदेश्य प्राप्तिमा सहज गराउने दस्तावेजलाई जम्मुना लिखेछ ।

ग) "हितकोष" भन्नाले कुनै पनि संघ संस्था, कायार्लय, योजना, परियोजना संचालन गर्न नगद, जिन्सी तथा भौतिक संसाधन नगद मौजदात, क्रण लगानी, लगानीकोरूपमा रहेको समूह/समितिको नगद पूँजीलाई हितकोष जनाउँदछ ।

घ) "हितकोष परिचालन" भन्नाले संकलत हितकोषलाई उत्पादनमूलक कार्यमा लगानी गर्नु भन्ने बुझिन्छ ।

ज) "सशक्तिकरण" भन्नाले समूह/समितिलाई उदेश्य अनुरूप अधि बढ्न प्रयासरत रहने वा अशक्त अवस्थामा रहेकां वर्ग समूह, समूह/समिति सदस्यहरूको विभिन्न कार्यक्रमहरू मार्फत सामाजीक आर्थिक तथा शैक्षिक सुधार गरि शासक भन्नाले कावेलाई नै समूह/समिति शस्त्रिकरण भनिन्छ ।

क) "कार्य सिमित" भन्नाले कार्यविधि अनुसार सर्वसम्बत वा निर्वाचित पदाधिकारीहरू (अध्यक्ष, उपाध्यक्ष, सचिव, सह-कार्यकारी व्यवस्थापन तथा सदस्य) लाई जनाउने छ ।

ल) "सामाजिक सभा" भन्नाले यस कार्यविधि बमोजिम गठित सभालाई जनाउने छ ।

म) "कृषि" भन्नाले बाली, वागवानी; पशुपन्थी, मत्स्य आदी कृषिका सबै उप-क्षेत्र सँग सम्बद्ध उत्पादन, उधोग एवं समेत लाई जनाउँछ ।

न) "महिला विकाश" भन्नाले अति विपन्न तथा श्रोतमा पहुच नपुगेका महिला तथा वालवालीकाहरूको जिवन स्तरमा अभिप्रायले ग्रामीण समुदायका विपन्न महिलाहरूको आयआर्जनमा टेवा पर्याइ न्यूनतम् महिलाहरूको समावेशीकरण, समावेशीकरण गरी महिला सशक्तिकरण गर्नु लाई जनाउँदछ ।

०) "लेखा" भन्नाले प्रचलित काननु, ऐन नियम, नीति, कार्यक्रम तथा निर्णय, आदेश तथा मापदण्ड समेतलाई आधार भन्ने काननको यथार्थ विवरण देखिने गरी राखिने अभिलेख वा खाता भन्ने बुझिन्छ। लेखापरीक्षण ऐन, २०४८ अनुसार समावेश भएको व्यहोरा देखिने गरी प्रचलित काननु बमोजिम राखिने अभिलेख, खाता, किताब आदी र सो कारोबारलाई समावित भए अन्य कागजात समेतलाई जनाउँदछ ।

१) : समूह/समिति गठन तथा संचालनमा सघाउ पुर्याउनका लागि यस कार्यविधिको तपसिल बमोजिमका लागि बुनेउने ।

२) उत्पादनमा संलग्न कृषकहरू आवद्ध समूह/समितिहरूको समन्वय, व्यवस्थापन र नियमन गर्नको लागि बुनेउने ।

३) उत्पादनमा व्यावहारिक लैडगीक समता, महिला शस्त्रिकरण, मुलप्रवाहमा महिलाहरूको सहभागीताका समन्वय सम्बन्धी कार्यमा सहयोग पुर्याउने ।

४) सनितिको गठन र संचालनका लागि आवश्यक मापदण्ड र प्रक्रियाको मार्गदर्शन गर्न ।

५) उत्पादनमा महिलाहरूको समान अधिकार, हितकोष संचालन व्यवस्थापन, परिचालन र पारदर्शितामा सहयोग पुर्याउने ।



वार्षिक वार्ता  
मातृत्वान्वयन को लिए

2003

समूह/समिति गठन तथा परिचालन कार्यमा संलग्न निकाय र व्यक्तिको भूमिका र जिम्मेवारी तोक्ने।

समूह/समिति व्यवस्थापन, सुपरिवेक्षण, अनुगमन तथा मूल्यांकन प्रणालीलाई विकास गर्ने।

क) कार्यविधिको प्रयोग गर्नुपर्ने अवस्था : यस कार्यविधिको प्रयोग देहायका अवस्थामा हुनेछ।

क) कृषि, पशुपन्नि तथा महिला विकाशमा संलग्न निकायहरूको काम कार्वाहीलाई प्रकृयागत रूपमा प्रभावकारी एवं सम्बन्धित तरिकाले संचालन गरि सुशासन लागु गर्नु पर्ने अवस्था।

क) विषयगत शाखा (सरकारी) वा गैर-सरकारी निकायहरूबाट कृषि, पशुपन्नि तथा महिला विकाश सम्बन्धी कार्यक्रम लागि समूह/समिति गठन तथा व्यवस्थापन गर्नुपर्ने अवस्था।

क) नेपाल सरकार, विषयगत मन्त्रालय मातहतका कार्यालयहरू वाट गठन भई आएका समूह/समितिको योजना तर्जुमा गर्नु लाग्नेछ।

क) समूह/समिति हितकोष (वचत) संकलन तथा परिचालन गर्नु पर्ने अवस्था।

क) समूह/समितिमा लेखा व्यवस्थापन गर्नु पर्ने अवस्था।

क) समूह/समितिमा मतभेद व्यवस्थापन गर्नु पर्ने अवस्था।

क) विभिन्न सरोकारवाला पक्षहरूको भूमिका र जिम्मेवारी तोक्नु पर्ने अवस्था।

## परिच्छेद २

समूह/समिति गठनका आधारहरू सदस्यहरूको छनौट र समूह/समितिको वर्गीकरण

क) समूह/समिति गठनका आधारहरू : स्थानीय निकायको विषयगत शाखाहरूले समूह/समिति गठन गर्दा देहायका सम्बन्धित ध्यान दिनु पर्नेछ।

क) महिला तथा कृषि पेशामा रहेका कृषकहरूको आवस्यकता र स्थान विशेषको कृष्णि उत्पादनको सम्भाव्यता।

क) विषेश समुदाय वा विषेश उत्पादन क्षेत्र र सेवा पर्याउनु पर्ने कृषकहरूको घरधुरी संख्या।

क) समूह/समितिमा समान आर्थिक, सामाजिक स्थिति र श्रोत साधन भएका वास्तविक समस्याको पहिचान पस्चात उन्नती चाहाना अनुरूपका सदस्यहरूको सहभागीताको सुनिस्चितता र छनौट।

क) समूह/समितिमा विभिन्न वर्ग, समुदायका सदस्यहरूको प्रतिनिधित्वको सुनिस्चितता (समावेशीकरण)।

क) समूह/समिति गठनका लागि सदस्यहरूको छनौट गर्दा ध्यान दिनुपर्ने बुदाहरू : समूह/समिति गठनको अभिक्षम अंवस्थामा वास्तविक कृषकहरूको छनौटमा त्रुटी भएमा समूह/समिति अघि बढ्न नसक्ने भएको हुनाले उन्नत्यहरू चयन गर्दा देहायका कुराहरूमा ध्यान पुर्याउनु जरूरी देखिन्छ।

क) साझा कार्य उदेश्य लिएका।

क) समान सामाजिक एवं आर्थिक स्तर भएका।

क) सञ्चभर साक्षर एवं शिक्षित समुदाय भएका र शैक्षिक स्तरमा समानता भएका।

क) समूह/समिति को कार्यमा समय दिन सक्ने।

क) उन्नादन समूह/समितिको हकमा सकेसम्म सँग सँगै जग्गा जमिन भएका समुदाय।

- च) एउटै समूदाय र क्षेत्रमा बिसोबास गर्ने, विपन्न महिला, दलित, जनजाति तथा घरेलु हिंसा पिडित महिला आदि।  
 च) एकाघरको एक जना भन्दा बढी सदश्य एउटै समूह/समितिमा सदस्यता लिन नपाईने।  
 च) कुनै एक समूह/समितिमा आवद्ध भई सकेको सदस्य अर्को त्यस्तै प्रकृतिको समूह/समितिमा आवद्ध हुन नसक्ने।  
 च) समुह समितिको उदेश्य अनुरूप व्यवसायी वा पेशाकर्मि मात्र समुह समिति सदस्यता हुन पाईने।  
 च) समूह/समितिको वगीकरण : समूह/समितिका संदस्यहरूको लैगिक सहभागीता, समूह/समितिले निश्चित गरेको क्षेत्रगत आधार साथै मूल्य श्रृङ्खलाको आधारमा समूह/समितिलाई वगीकरण गर्न सकिन्छ।  
 च) लैगिक सहभागीताको आधारमा
१. महिला समूह/समिति
  २. पुरुष समूह/समिति
  ३. मिश्रित समूह/समिति
  ४. दलित समुह
- च) क्षेत्रगत आधारमा
१. घरेलु हिंसा न्यूनिकरणका लागि महिला निगरानी समूह/समिति।
  २. वागवानी समूह/समिति
  ३. लक्षित समूह/समिति
  ४. लैगिक हिंसा निवारण समूह/समिति
  ५. गाई/भैसीपालन समूह/समिति
  ६. वीज वृद्धि समूह/समिति
  ७. विपन्न महिला समुह / समिति
  ८. वाख्यापालन समूह/समिति
  ९. माहुरी पालन समूह/समिति
  १०. रेशम खेती समूह/समिति
  ११. दुध उत्पादक समूह/समिति
  १२. कृषि बजार व्यवस्थापन समूह/समिति
  १३. घासे वालि विकाश समूह/समिति
  १४. आई.पि.एम. समूह/समिति,
  १५. कुखुरा पालन समूह/समिति
  १६. मत्स्य पालन समूह/समिति
  १७. बाली विकाश समूह/समिति इत्यादी
  १८. मूल्य श्रृङ्खलाको आधारमा



१. कृषि सामाजी उत्पादन समूह/समिति (विउ उत्पादक, प्रागारीक मल उत्पादक आदी)
२. उत्पादन समूह/समिति
३. प्रशोधन समूह/समिति
४. दुधको बजारीकरण समूह/समिति, ईत्यादी

### परिच्छेद ३

समूह/समिति गठन प्रकृया, कार्य समितिको संरचना र पदाधिकारीको जिम्मेवारी

#### समूह/समिति गठन प्रकृया :

##### क) प्रारम्भिक भेला

- विषयगत शाखाको अवस्थकता अनुसार परिच्छेद २ दफा ५ का आधारमा इच्छुक समुदायहरूको भेला तथा जन्मितुखीकरण कार्यक्रम आयोजना गर्ने।
- चरोकारवाला निकायहरूलाई अवस्थकता अनुसार आमन्त्रण गर्न सकिनो।
- भेलामा छलफलको एजेण्डा, मिति, समय र स्थान तय गर्ने।
- भेला सचालनका लागी सहभागीहरू मध्ये एक जनालाई जिम्मेवारी लिई नेतृत्व गर्न तोक्ने।
- भेलाको उदेश्य र आवस्यकता (समूह/समिति गठनको उदेश्य र आवस्यकता) वारे जानकारी गर्ने।

##### ख) छलफल संचालन

- भेलाको उदेश्य र आवस्यकता (समूह/समिति गठनको उदेश्य र आवस्यकता) विस्तृत रूपमा प्रस्तु पार्ने।
- भेलाका एजेण्डाहरूमा परामर्श छलफल गर्दा बुदाहरू टिपोट गरी निर्णय पुस्तीका तयार गर्ने।
- समूह/समिति सदस्य वन्न इच्छुक व्यक्तिहरू छनौट गरी नामावली तयार गर्ने।
- छलफल तदर्थ सिमित गठन र कार्य विभाजन गर्ने।

##### ग) तदर्थ समितिको बैठक संचालन

- बैठकका विषय वस्तुहरू तय गरी तदर्थ समितिका सदरशहरूलाई जानकारी दिने।
- सन्विधत निकायहरूलाई निमन्त्रणा गर्ने।
- आवस्यक कागजात तयारी गर्ने।
- समूह/समितिको विधानको खाका तयार पार्ने।
- समूह/समिति हितकोष सम्बन्ध निर्णय गर्ने।
- समूह/समितिको उदेश्य र कार्यक्रम तर्जुमा गर्ने।
- सन्विधत निकायमा विधान दर्ता गराउन जिम्मेवारी तोक्ने।
- तदर्थ समिति गठन भएको एक मिहना भित्र प्रारम्भिक साधारण सभाको आयोजना गर्ने।



## ~~३. ज्ञानभिक साधारण सभाको संचालन र जिम्मेवारी~~

- कार्य सिमितको गठन गर्ने ।
- समूह/समितिको वार्षिक कार्य योजना तथा कार्यक्रम तयार गरी अनुमोदन गर्ने ।
- विद्वन मस्तूदा माथि छलफल एवं स्वीकृत गर्ने ।
- बैक खाता संचालन सम्बन्ध निर्णय गर्ने ।
- आवस्यकता अनुसार निर्णयहरू गर्ने ।
- कार्य समितिको संरचना : समूह/समितिको कार्य समितिमा रहने गरी समावेशी सिद्धान्तको आधारमा देहाय बनोविन्दीको संरचना रहनेछ ।
  - अध्यक्ष - १
  - उपाध्यक्ष - १
  - सचिव - १
  - कोषाध्यक्ष - १
  - सदस्य - ३ वा आवस्यकता अनुसार राख्न सकिने ।
- सदना सदस्य – समिति गठन गर्दा सम्बन्धित विषयगत शाखाले तोकेको प्राविधिक प्रतिनिधि आवस्यकता अनुसार १ वा अन्तर्भुक्त सदन सदस्य रहने ।

मिश्रित समूह/समितिको हकमा कार्य समितिको पदाधिकारी अन्तर्गत अध्यक्ष, उपाध्यक्ष, सचिव र कोषाध्यक्ष मध्ये कल्पना १ पदमा महिला अनिवार्य हुनु पर्नेछ । यस बाहेक समूह/समितिले विषय वस्तुमा दख्खल राख्ने निश्चित अवधिहरूलाई संयोजक तोकेर आर्थिक उपसमिति, प्राविधिक उपसमिति, प्रचार प्रसार उपसमिति तथा बजार व्यवस्थापन उपसमिति जस्ता उपसमितिहरू गठन गरी जिम्मेवारी प्रदान गर्न सक्नेछ । क्रृत उपसमिति कोषाध्यक्षको संयोजकत्वमा राख्न ननु पर्नेछ । मिश्रित समूह/समितिको हकमा कार्य समितिमा कम्तीमा ३५% महिला प्रतिनिधित्व सुनिस्चित गराउनु चाहेको रूपमा मनोनयन गर्न सकिने छ । समूह/समिति गठन एवं हितकोष परिचालनको सन्दर्भमा प्रजातान्त्रिक प्रकृया कल्पनान्वयन गर्नु पर्नेछ ।

३. पदाधिकारीको काम, कर्तव्य र अधिकार : समूह/समितिको कार्य समितिका पदाधिकारीहरूको काम, कर्तव्य र अधिकार विधानको दफा ५ मा तोकिए बमोजिम हुनेछ ।

## परिच्छेद ४

३. समूह/समिति विधान १. समूह/समिति विधान : समूह/समिति विधान विषयगत शाखा वा कुनै संघ संस्थाको अधेस्य प्राप्तिका लागि क्रियाकलाप संचालन गर्न बनाईएको नीति, नियम तथा कानुनको दस्तावेज, समूह/समिति र

~~समूह/समिति~~ उदेश्य प्राप्तीमा सहज गराउने खालको हनु पर्नेछ । समूह/समितिले अनुसुची १ अनुसारको विधान बनाउन पर्नेछ ।

~~समूह/समिति विधानमा हनु पर्ने प्रमुख गुणहरू:~~

- ~~समूहको संविधान र कानुन संग नबाझिने~~
- ~~समूहको संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारको महिला शसकीकरण, कृषि नीति सँग मेल खाने~~
- ~~समूह स्वस्त एक आपसमा नबाझिने, सरल भाषा प्रयोग भएको~~
- ~~उचातन्त्रिक ढंगले चुनावी प्रकृया द्वारा पदाधिकारीहरूको निर्वाचन हुने प्रावधान राखिएको~~
- ~~विधान संशोधनको प्रवधान भएको~~
- ~~नहिंला सहभागीतालाई प्रोत्साहन गरिएको~~
- ~~सम्बन्धितीय समिति, साधारण सभा तथा साधारण सदश्यहरू बीच शक्ति सन्तुलन भएको~~
- उचातन्त्रिक विधान बनाउने तरिका
  - ~~उचातन्त्रिक मस्यौदा तयार गर्ने~~
  - ~~नमूना विधानको प्रयोग गरेर प्रत्येक दफा—उपदफामा छलफल गरी आफ्नो संस्थाको उदेश्य अनुसार मस्यौदा विधान तयार~~
  - ~~मस्यौदा विधानलाई साधारण सभामा छलफल गरी पारित गर्ने~~
  - ~~मासित विधानलाई सम्बन्धित संस्थामा दर्ता गराउन पहल गर्ने~~
  - उचातन्त्रिक विधान संशोधन- विधान संशोधनका लागि अपनाउनु पर्ने केही चरणहरू तल प्रस्तुत गरिएको छ ।
  - ~~विधान संशोधन उपसिमित गठन गर्ने~~
  - ~~सम्बन्धित विधानलाई कार्य समितिमा प्रस्तुत गरी पारित गर्ने~~
  - ~~साधारण सभाको कम्तिमा निस्चित (विधानमा तौकिए बमोजिम) बहुमत द्वारा पारित गर्ने~~
  - ~~सम्बन्धित विधानलाई पहिले दर्ता गरिएको कायार्लयमा पेश गर्ने~~
  - ~~सम्बन्धित कायार्लयले संशोधित विधानलाई स्वीकृत गरेपछि मात्र विधान संशोधन भएको मानिनेछ ।~~

## परिच्छेद ५

### समूह/समिति दर्ता पुर्नगठन तथा नविकरण

~~समूह/समिति दर्ता गर्ने~~ : स्थानीय तहको सम्बन्धित विषयगत शाखामा समूह/समिति दर्ता गरिनेछ। यसको लागि ~~समूह/समितिले समूह/समिति निवरण फाराम सहितको निवेदन फाराम (अनुसुची ७) तथा समूह/समिति विधान ~~अनुसुची १~~ सहितको निवेदन सो शाखा / इकाईमा पेश गर्नु पर्नेछ । यसका लागि सम्बन्धित शाखा / इकाईले समूह/समिति दर्ताका लागि स्थानीय तहले तोके बमोजिम राजस्व दस्तुर काटी आएको आवेदन सम्बन्धित शाखाले समूह/समिति दर्ता प्रमाण-पत्र (अनुसुची ३) दिनु पर्नेछ। यसरी दर्ता गरिएको समूह/समितिको अविध २ वर्ष रहनेछ ।~~

समूह/समिति पुर्नगठन गर्ने :- विधानमा उल्लेख भए बमोजिम समूह/समितिले आफ्नो आवश्यकताको आधारमा  
समूह/समिति पुर्नगठन गर्न सक्नेछा साथै समूह/समितिको साधारण सभा वर्षको एक पटक भाद्र मःसान्त सम्ममा गर्नुपर्ने  
समूह/समिति आफ्नो समूह/समितिको साधारण सभा/ पुर्नगठन गरी सम्बन्धित शाखालाई जानकारी दिनुपर्नेछ ।  
समूह/समिति नविकरण गर्ने :- समूह/समितिले आफ्नो समूह/समिति दर्ता प्रमाण-पत्रको २ वर्ष अविध पूरा  
सम्पूर्ण नविकरण गर्नु पर्नेछ । यसको लागि समूह/समितिले प्राप्त गरेको समूह/समिति दर्ता प्रमाण-पत्र सहितको  
नियन्त्रण सम्बन्धित शाखामा म्याद सकिएको ३५ दिन भित्र पेश गर्नु पर्नेछ र सो को लागि गाउँपालिकाले तोके बमेजिम  
नाल्कू शतक राजसथ शाखामा वुझाई नविकरण गर्नु पर्नेछ । म्याद सकिएको ३६ औं दिन देखि एक वर्ष सम्म रु ३००/- थप  
नाल्कू शतक तिइ नविकरण गर्न सकिनेछ । एक वर्ष सम्म नविकरण नगरेको खण्डमा प्रति वर्ष २५ % का दरले नविकरण  
नाल्कू थप दस्तुर थप हुदै जानेछ ।

#### परिच्छेद ६

#### समूह/समिति श्रोत/ हितकोष संकलन तथा परिचालन

श्रोत/ हितकोष पिरचालन : समूह/समितिमा संकलन भएको रकम नजिकको बैंकमा खाता खोली जम्मा गर्नु पर्दछ  
समूह/समिति अध्यक्ष र सचिव वा कोषाध्यक्षको संयुक्त दस्तखत बाट सो खाताको संचालन गर्नु पर्नेछ । विषयगत समूह  
समितिले गरेको कुल आम्दानी मध्ये कम्तीमा ५०% उदेश्य अनुरूपको क्षेत्र (कृषि तथा पशुपन्थि समूह/समिति भए सोहि  
क्षेत्र र महिला विकाश संग सम्बन्धित भए सोहि क्षेत्रमा लगानी गर्ने) मा लगानी गर्नु पर्ने छ । क्रण प्रवाह गर्दा लाग्ने ब्याज  
बाधारण सभाले निधारण गर्नेछ । कुनै समूह/समितिले उक्त समूह/समितिको सदस्य नरहेको व्यक्तिलाई लगानी गर्न  
पाउने छैन ।

#### परिच्छेद ७

#### समूह/समितिमा लेखा व्यवस्थापन

समूह/समितिमा लेखा व्यवस्थापन : समूह/समिति संचालनको निम्नि आर्थिक तथा व्यवसायिक कारोबारमा  
निसारका मुख्य चार खाता राखेर सरल तरिकाले लेखा व्यवस्थापन गर्न सकिने छ ।

क) सम्पत्ति (नगद तथा जिन्सी) खाता  
ख) सामान विक्रि तथा आम्दानी खाता  
ग) सामान खरिद तथा खर्च खाता र  
घ) दायित्व खाता  
क) सम्पत्ति (नगद तथा जिन्सी) खाता : यस खातामा समूह/समितिहरूको स्वामित्वमा रहेको धनमाल, जायजेथ,  
समिति लगायत कर्जा लगानी रकम, अरूबाट पाउनुपर्ने रकम आदि समावेश गरिएको हुन्छ । यसमा खास गरी समूह/  
समितिको नाउमा रहेको नगद तथा बैंक मौज्दात, लगानी, क्रण दिएको रकम, अरूबाट पाउनु पर्ने हिसाव, मेशिन, फर्निचर,  
बाटो, सवारी साधन आदि हिसावहरू समावेश गरिएको हुन्छ । यसमा समूह/समितिको सम्पत्ति बृद्धि हुदा डेविट र  
बट्टा क्रेडिट हुन्छ ।

ख) सामान विक्रि तथा आम्दानी खाता : यस खातामा समूह/समितिहरूले प्राप्त गरेको विषयगत शाखाहरू वाट प्राप्त  
अनुदान रकम, सर सामान र सेवा बिक्रीबाट प्राप्त रकम लगायत लगानी तथा कर्जा लगानी बाट प्राप्त ब्याज आम्दानी,  
सवारी छुट सुविधा, अन्य संघ संस्था वाट प्राप्त अनुदान, सदश्यता वा प्रवेश शल्कु, स्थिर सम्पत्ति भाडामा दिए वापत प्राप्त

लम्ब, हजाना वापत प्राप्त रकम अदि आमदानी समावेश गरिएको हुन्छ । यस खाताको अन्त्यमा देखाइने कुल मौजदातः  
सम्बन्धित डेविट हुन्छ ।

(ii) सम्बन्धित रकम अदि आमदानी समावेश गरिएको हुन्छ । यस खाताको अन्त्यमा देखाइने कुल मौजदातः  
सम्बन्धित रकम, वैठक भत्ता विविध आदि खर्चहरू समावेश गरिएका हुन्छन् । यस खाताको अन्त्यमा देखाइने कुल  
सम्बन्धित सामान्यतया क्रेडिट हुन्छ ।

(iii) दायित्व खाता : समूह/समितिहरूले अरुलाई बुझाउन पर्ने सबै प्रकारको हिसाब रकम यस खातामा चढाउनु पर्दछ ।  
सम्बन्धित रकम, वैठक भत्ता विविध आदि खर्चहरू समावेश गिरएको हुन्छ । यस खातामा खर्च डेविट हुन्छ भने आमदानी क्रेडिट हुन्छ । यसमा  
खर्च (डेविट), आमदानी (क्रेडिट) र शेष (मौजदात) गरी तीन वटा महलहरू रहेका हुन्छन् । सम्पति (नगद तथा जिन्सी)  
खाता, आमदानी खाता, खर्च खाता र दायित्व खाता क्रमशः अनुसुची ११, १२, १३ र १४ अनुसार बनाउन सकिनेछ ।  
आमदानी अनुसार अन्य सहायक खाताहरू पनि प्रयोग गर्न सकिनेछ ।

#### परिच्छेद ८

##### समूह/समिति संचालन/ परिचालन

###### (i) समूह/समिति संचालन/ परिचालन :

(a) समूह/समितिको समस्या एवं आवस्यकताको पहिचान तथा प्राथमिकता : समूह/समितिका विभिन्न  
सम्बन्धहरू हुन सक्छन र ती समस्यहरूको पहिचान गरी प्राथमिकता निर्धारण सम्बन्धित विषयगत शाखा / इकाईले लक्ष र  
उद्देश्यको परिधि र क्षमताले सम्बन्ध भए सम्म उपलब्ध श्रोत साधन, समूह/समिति सदस्यहरूको क्षमता एवं प्रविधिहरूको  
आधानमा तिनीहरूको प्राथिमिकता तोकी सरल एवं कम खर्चिलो समाधान खोज्नु पर्नेछ ।

(b) समूह/समिति संचालनको लागि नियमहरू बनाउने - समूह/समिति संचालनको लागि नियमहरूको विकास  
जान्ने उद्देश्यहरू पुरा गर्न हरेक समूह/समितिले आफ्ना नियमहरू बनाउनु पर्नेछ । अन्य नियमहरूको साथै आफ्ना  
व्यक्तिगतीहरूको चयन विधि र तिनको कार्य अवधि पनि तिनमा समावेश भएको हनु पर्नेछ ।

(c) आयमूलक क्रियाकलापहरू : सबै समूह/समिति सदस्यहरूले, व्यक्तिगत एवं समूह/समितिगत रूपमा समेत  
जीवित सित उपलब्ध श्रोत र साधन अनुसार आफ्नो इच्छानुकूल एउटा वा त्यो भन्दा बढी आयमूलक कृयाकलापको  
आजल्नी गर्नु पर्नेछ ।

(d) आमदानीको व्यवस्था - प्रत्येक वर्ष सहमतिका आधारमा छानिएको सबैभन्दा राम्रो काम गर्ने एक सदस्यलाई  
सम्बन्धित आधारमा आफै श्रोत/हितकोष(वचत) बाट पुरस्कार दिने व्यवस्था लाउन सकिनेछ ।

(e) अविलम्ब सेवा तथा सहयोग पुर्याउने : विभिन्न निकायहरूबाट सेवा तथा सहयोग माग गरेमा अविलम्ब सहयोग  
जाने र दसरी प्रदान गरिने सेवाहरू समूह/समितिको माध्यमबाट पुर्याउँदा एक अर्का सित नबाझिने हुनु पर्नेछ ।

(f) समूह/समिति सदस्यहरूको सिप तथा क्षमता विकास : तालिम माफर्त समूह/समिति सदस्यहरूको  
आन्वितिका बढाउनको साथै उनीहरूमा सिप तथा क्षमता विकास र इच्छाको अभिवृद्धि गर्ने भएकोले प्रभावकारी, कुशल

~~प्रत्येक वर्ष समूह / समितिलाई गतिशील बनाई समूह / समितिको उदेश्य हासिल गर्न समूह / समिति सदस्य र सम्बन्धित निकायहरू सँग समन्वय र सहकार्य गरी समयसापेक्ष र व्यवहारिक तालिमको लागि पहल चुनेछ। ददि सहकार्य गर्न नसकेमा समूह / समितिले स्वयं आफै व्यवस्थापन गर्नु पर्नेछ।~~

~~३. सुमितिवेक्षण, अनुगमन र मूल्यांकन : प्रत्येक वर्ष समूह / समितिले संचालन गरेको विधिन क्रियालापहरूको सुनिवेक्षण र मूल्यांकन गर्न एक ३ सदस्यीय उप सिमित बनाउन सकिनेछ।~~

## परिच्छेद ९

### समूह/समितिमा मतभेद व्यवस्थापन

~~१. मतभेद व्यवस्थापनको प्रक्रिया : समूह/समिति परिचालनको सम्बन्धमा उब्जिएका हरेक मतभेदहरूको निरूपण विषयगत शाखामा रहने प्राविधिकले गर्नेछ। यसरी विषयगत शाखाले गरेको निरूपण सँग असहमत हुने पक्षले सम्बन्धित स्थानीय तहको आर्थिक विकास समितिमा पुनरावेदन गर्न सक्नेछ। उक्त समितिले गरेको निरूपण सँग असहमत हुने पक्षले सम्बन्धित स्थानीय तहको उपाध्यक्षको संयोजकत्वमा तपिशल वमोजिम गठित ३ सदस्यीय मतभेद निरूपण समिति समक्ष पुनरावेदन गर्न सक्नेछ।~~

- उपाध्यक्ष

संयोजक १ जना

- कृषक प्रतिनिधिको तफर्बाट राष्ट्रिय समूह/समिति महासंघ प्रतिनिधि

सदस्य १ जना

- विषयगत शाखाका प्रमखु वा प्राविधिक प्रतिनिधि

सदस्य १ जना

~~मतभेद निरूपणका सम्बन्धमा उक्त समितिको व्याख्या नै अन्तिम हुनेछ।~~

## परिच्छेद १०

### समूह/समितिमा योजना तर्जुमा र श्रोत साधनको विकास

~~१. योजना तर्जुमा प्रकृया : समूह/समितिले आफ्नो कार्यक्रमको योजना तर्जुमा प्रकृयालाई देहायका आधारमा निर्माण कर्ने योजना तर्जुमा गर्नु पर्नेछ।~~

१. आयोजनाको नाम -

२. रूढभूमि : आयोजनाको आधारभूत तथ्यांक, संभावना, अवसर र चुनौति

३. आयोजनाको उदेश्य -

४. आयोजनाको प्रतिफल -

५. आयोजना सचालन गरिने क्षेत्र-

६. आयोजनाको अवधि-

७. आयोजनाको कृयाकलापहरू -

८. लाभान्वित परिवार संख्या : ( प्रत्येक तथा अप्रत्येक, न्यून आय वर्ग, महिला, दलित, जनजाति आदी )

९. आवश्यक कारक तत्वहरू -





जानेबनाको किसिम : (समूह/समितिको आफैले लगानी, विषयगत शाखा संगको साझेदारीमा संचालित वा अन्य संस्था संगको साझेदारी )

जानेबना कायान्वयन व्यवस्थापन, अनुगमन, मूल्याङ्कन प्रकृया:

जानेबनाको दीगोपनाको लागि गरिने कार्यविवरण:

जानेबनाबाट हुने वातावरणीय प्रभावः ( वार्षिक कार्य योजनाको नमूना ढाँचा अनुसुची-१५ मा उल्लेख गरिएको छ )

स्थानीय श्रोत, साधनको विकास र संचालन : समूह/समितिको बाह्य निर्भरताका साथै उत्पादनको प्रति: इकाई यसने घटाउनका लागि समूह/समितिले स्थानीय श्रोत, साधनको विकास र संचालनमा उचित ध्यान दिनु पर्नेछ ।

### परिच्छे ११

#### सरोकारवाला निकायको भूमिका एवं उत्तरदायित्व

स्थानीय तह अन्तर्गतको विषयगत शाखा :

समूह/समितिको आवस्यकता तथा मागको आधारमा स्थानीय तहको विषयगत शाखाले बजेट तथा कार्यक्रम बनाउनु समूह/समितिको कार्यक्रम तथा बजेट सिधै वा सम्बन्धित वडा कायार्लय मार्फत सम्बन्धित स्थानीय तहको विषयगत शाखामा पठाउनु पर्नेछ ।

सम्बन्धित शाखाले आफ्नो तथा वडा कायार्लय मातहत कार्य गर्ने सबै प्राविधिक कर्मचारीहरूको अध्यावधिक रेकर्ड समूह/समितिको कार्यक्रम तथा बजेट सिधै वा सम्बन्धित वडा कायार्लय मार्फत सम्बन्धित स्थानीय तहको विषयगत शाखामा पठाउनु पर्नेछ ।

आवस्यक भएमा आर्थिक विकास समितिले विषय विशेषज्ञ सहितको टोली गठन गर्ने समूह/समितिमा पठाउन सक्नेछ, समूह/समितिका सदस्यहरूलाई आवस्यक तालिम संचालन गर्ने, समूह/समिति सदश्यहरूले संचालन गरेको कार्यक्रमहरूको सुपरिवेक्षण एवं अनुगमन गर्ने कामको कार्यतालिका बनाउनु पर्दछ र सोही अनुसारं परिचालन गर्नु पर्नेछ ।

समूह/समितिका सदश्यहरूलाई समस्या पहिचान गर्ने र तिनको समाधान गर्न सहयोग पुर्याउने विषयमा तालिम दिनु सक्नेछ ।

जनादन खर्च घटाउन र जग्गाको उत्पादकत्व बढाउनका लागि स्थानीय एवं बाह्य श्रोतहरूको कुशलता पूर्वक उपयोग ज्ञान, सीप एवं तरिकाहरू फिल्डमा काम गर्ने प्रसार कार्यक्रमाले सिकाउनु पर्नेछ ।

विध्यमान नेपाली समाजमा हुने लैगिक घेरेलु हिंसा रोकन, लैगिक समता बनाउन, महिलाको वैयाक्तिक, आर्थिक सामाजिक सशक्तीकरण गर्ने प्रकारका कार्यक्रमहरू समूह/समिति मार्फत लैजानु पर्नेछ ।

नवगठित एउटा समूह/समिति परिपक्क र आत्मनिर्भर हुनु अगावै सदस्यहरूको आवस्यकता तथा माग अति बढेर जान सक्नेछ, तसर्थ, सम्बन्धित शाखाले विधमान समूह/समितिहरूको बदलिँदो माग वा आवस्यकतालाई ध्यानमा राखी आर्थिक कार्यक्रमहरूको तयारी तथा नविनतम प्रविधिहरूको ग्रहण गरी प्रसार कार्यक्रममा समावेश गराउदै लैजानु पर्नेछ ।

विषयगत शाखा/वडा कायार्लयमा रहेका प्राविधिक :

१. विषयगत शाखाको प्रमुख वा सो क्षेत्र हर्ने प्राविधिक, समितिको पदेन सदस्य रही कृषक समिति गठन, संचालन गर्ने छ तर उक्त समितिको कौषमा रहेको नगद जिन्सी वा अन्य वस्तुमा कुनै हक भोग रहने छैन पदेना सदस्यले प्राविधिक संस्थाह, सुझाव, परामर्श, कुनै कार्यक्रमको कार्ययोजना, कार्यक्रम संचालनमा विलम्ब भर्पाइ तयारी आदीमा सहयोग गर्नु चाहेछ ।

२. वार्षिक कार्यतालिकामा आफ्नो कार्यक्षेत्रका समूह/समिति, समितिहरूको बैठकमा भाग लिने, समूह/समितिको नियन्त्रण अनुगमन गर्ने तालिकाको समावेश गरी कार्यालयमा राख्नु पर्छ र सोही अनुसार कार्य गर्नु पर्नेछ ।

३. आफ्नो कार्यक्षेत्रको विद्धमान अवस्था, आधारभूत आँकडाहरू, घेरेलु महिला हिंसाका घटनाहरू, कृषिका तथ्याङ्कहरू संलग्न, सम्पादन गर्नु पर्नेछ ।

४. सन्वन्धित क्षेत्रका प्राविधिकले समूह/समितिहरूका समस्या पहिचान गर्न, आफ्नो क्षमता, चाहना र श्रोत अनुसार लिनको समाधान गर्न पथप्रदर्शक, तालिमकर्ता, गति प्रदान गर्ने समन्वयकर्ताको रूपमा काम गर्नु पर्नेछ ।

५. समूह/समितिको कृयाकलाप र प्रगति अध्यावधिक अभिलेख तयार गर्न सहयोगीको भुमिका खेल्नु पर्नेछ ।

६. उत्तर कार्यकर्ताहरूले समूह/समितिको बैठकलाई सघाउन आफ्नो साप्ताहीक वा पाक्षिक वा मासिक कार्यतालिका बनाए र ननु पर्नेछ र वडा कार्यालयमा वा विषयगत शाखामा पठाउन वा आफ्ने प्रयोगको लागि राख्नु पर्नेछ र हरेक समूह/समिति बैठकमा भाग लिनु पर्नेछ ।

७. वडा कार्यालयमा रहने प्राविधिक प्रसार कार्यकर्ताले समूह/समितिका कृषकहरूको समस्या पहिचान, प्राथमिकि करण सम्भाल समाधानका लागि PRA/RRA तरिका अपनाउन सहयोग गर्नु पर्नेछ ।

८. वार्षिक समूह/समितिहरूलाई आफ्ना मौसमी एवं वार्षिक कार्यक्रम कार्यान्वयन तालिका बनाउन उनीहरूलाई सम्भाल गर्नु पर्नेछ । समूह/समितिहरूलाई चाहिने कृषि सामग्रीहरू, ऋण, प्राविधिक सेवा तथा सहयोगको सूची तयार पार्न गर्नु पर्नेछ ।

९. समूह/समितिहरूको विवरण अनुसुची - ७ अध्यावधिक गर्दै जानु पर्नेछ ।

१०. समूह/समितिको निर्णय एवं कार्यहरू संकलन गर्न प्रतिवेदन फारामहरू (Reporting Formats) फाराम नं. ३ र समान नं. ४ भर्न सहयोग गर्नु पर्नेछ ।

## परिच्छेद - १२

### सुपरिवेक्षण, अनुगमन एवं मूल्यांकन

११. सुपरिवेक्षण, अनुगमन : संघीय विषयगत मन्त्रालयहरू, विषयगत महाशाखाहरू ती मातहतका निकायहरू तथा अधिकारीक विषयगत मन्त्रालयहरू, विषयगत महाशाखाहरू ती मातहतका निकायहरू र स्थानीय तह मातहत विषयगत सम्भाल्दाहरूले समूह/समितिको सुपरिवेक्षण, अनुगमन एवं मूल्यांकन आवस्यकता अनुसार गर्नेछन् । आवस्यक तथ्याङ्कहरू सम्भाल्दाहरूले प्रतिवेदन फाराममा समावेश समूह/समितिहरूको योजना मासिक र वार्षिक प्रतिवेदन फारामहरू र समूह/समितिमा विश्लेषण वडा कार्यालय / सेवा केन्द्र स्तरमा प्रतिवेदन तयार गरी अन्तिमरूपमा सम्बन्धित स्थानीय तहको सन्वन्धित विषयगत शाखा/ इकाईको प्रमुख समक्ष पेश गर्नु पर्नेछ ।

लोक सेवा गाउप परिच्छेद १३  
सम्पादित दिन: २०८३  
विविध

**२८ सम्बन्ध (Linkage) र समन्वय (Coordination)** : कृषि, पशुपन्थि तथा महिला विकासका कार्यक्रमहरूमा सरोकारवाला विभिन्न सरकारी एवं गैर सरकारी निकायहरूबीच आपसी सम्बन्ध र समन्वय हुनु अति आवश्यक छ । जिनको स्थापना औपचारिक एवं अनौपचारिक, व्यक्तिगत तथा आधिकारिक रूपमा हुन सक्दछ । जुनसुकै अवस्थामां पनि विकाश तथा कृषि प्रसारका पदाधिकारीहरूले सबै स्तरमा (फिल्ड देखि केन्द्र सम्म) अन्य सम्बन्धित महिलाहरूलाई महिला सशक्तीकरण, कृषि विकासका विभिन्न चरणहरूमा गतिशील एवं सकारात्मक सहयोग पुर्याउन गर्न, निर्णयक एवं अहं भूमिका खेल्नु पर्नेछ ।

**२९. कृषि तथा महिला विकासको सम्पूर्ण जिम्मेवारी:** स्थानीय तहको विषयगत शाखा/इकाई एवं यस अन्तर्गत कार्यरत महिलाहरू उपर पद्धति । त्यसकारण, सम्बन्धित शाखा / इकाईले अनुदान, क्रण, विभिन्न सामाग्रीहरू एवं सिँचाईहरू उपलब्ध गराउने निकायहरू, महिला सशक्तीकरण लगायत बजार व्यवस्था मिलाउने संस्थाहरू सँग सम्पर्क नियमित गर्नु/गराउनु पर्नेछ ।

**३०. सम्बन्धित शाखा / इकाई तथा यस अन्तर्गतका सम्बन्धित पदाधिकारीहरूले समूह/समिति, चौबिसे गाउँपालिका रहेका गैर सरकारी संस्थाहरू सँग नियमित सम्पर्क राख्नु पर्नेछ ।**

**३१. महिला विकाश, कृषि, पशु प्राविधिकहरूले स्थानिय सरोकारवाला सँग सधै सम्पर्क स्थापित गरी कार्यक्षेत्रमा रहेका सरकारी कार्यालयहरू, संस्थानहरू, स्थानिय निकायका पदाधिकारीहरू, स्कूलका शिक्षकहरू, व्यापारीहरू एवं संस्थाहरू सँग वर्षको २ पटक समन्वय बैठक राख्नु पर्नेछ ।**

**३२. समूह/समिति गठनको लागि खर्च सम्बन्धमा :** कुनै नयाँ समूह/समिति गठनको लागि आवश्यक पर्ने खर्च दररेट अनुसार समूह/समिति गठन गर्ने निकायले गर्नेछ भने समूह/समितिको अन्य खर्च जस्तै नियमित बैठक, सभाआदि लगायतमा लाग्ने अन्य खर्चहरू समूह/समितिको आफ्नो श्रोतबाट व्यहोर्नु पर्नेछ ।

**३३. समूह/समितिको आवद्ध :** समूह/समितिको माध्याम द्वारा कृषि तथा महिला विकाशको क्षेत्रमा योगदान पर्याउने सम्बन्धित स्थानिय तंहमा दर्ता भएका समूह/समितिहरू सम्बन्धित स्थानिय तह, प्रादेशिक र संघीय तहमा गठन समूह/समितिको महासंघमा आवद्ध हुनु सक्नेछ ।

**३४. समूह/समितिको सहकारीकरण :** समूह/समितिलाई बढी सक्रिय, प्रभावकारी, दिगो र समुदाय विकाशमा झानै नर्न सक्ने बनाउनको निम्नि सो क्षेत्रमा केही कार्या अनुभव भएका उत्कृष्ट समूह/समितिले चाहेमा सहकारीमा नर्न सुकिने छ । सामान्यतः सहकारी ऐन, २०४८ अनुसार तोकिएको ढाँचा पुरा भएको अवस्थामा सहकारी संस्था नर्न योग्य हुनु सक्नेछन् । सहकारी संस्था गठन गर्दा देहायका आधार पूरा भएका संस्था बढी दिगो हुनु सक्ने छन् ।

**३५. समूह/समितिको रूपमा ३ वर्षको अनुभव भएको ।**

**३६. वर्तमान बचत संकलन एवं उत्कृष्ट कार्य सम्पादन भएको ।**

**३७. व्यावसायिक क्रियाकलापहरू संचालन गर्न सक्षम भएको । साथै समूह/समितिकी नाममा रहेको सम्पूर्ण चल-अचल समूह/समिति भंग भएर बनेको सहकारी दर्ता भएपछि सो सहकारीको नाममा स्वात हुनेछ ।**



~~संचालनी तथा वचाउः~~ नेपाल सरकार कृषि तथा पशुपन्थि विकाश मन्त्रालय, महिला चालवालिका तथा समाज संचालन मन्त्रालय, मातहत निकायले दर्ता गरी आएका चौबिसे गाउँपालिका क्षेत्र भित्रका सबै समूह / समितिहरू क्षेत्र कार्यविधि अनुसार भए गरेको मानिने छ ।

~~प्रचलित कानुन लागु हुने~~ : माथि जुनसुकै कुरा लेखिएको भएता पनि नेपालको प्रचलित मूल कानुन सँग बाझिने बाझिएका हदसम्म अमान्य हुने छन् ।

~~कार्यविधि संशोधन तथा परिमार्जन गर्न सक्ने~~ :

१. यो कार्यविधिको कार्यान्वयनलाई थप व्यावस्थित र प्रभाकारी बनाउन गाउँपालिकाले आवस्यकता अनुसार थपघट, संचालन वा संशोधन तथा खारेजी गर्न सक्नेछ ।

२. यो कार्यविधिको कार्यान्वयनमा कुनै वाधा अवरोध वा अस्पष्टता आएमा त्यस्तो बाधा अवरोध फुकाउने प्रयोजनका लाग्नी गाउँपालिकाको बैठकले आवस्यकता अनुसार व्याख्या गर्न सक्ने छ ।

अनुसुची १

### समूह/समितिको विधान

वस्तो विकासोन्मखु मलुकको लागि समूह/समितिको अवधारण अत्यन्त महत्वपूर्ण छ । त्यसमा पनि महिला कृषि पशुपन्थि विकासको सन्दर्भमा समूह/समितिले अझै अहम् भूमिका खेल्दछ । न्यून आय भएका महिला, समाज सम्लग्न कृषकै कृषकले भरिएको हाप्रो जस्तो देशमा सिमित जनशक्ति र श्रोत साधनबाट विपन्न वर्ग समुदाय कृषक समुदाय बीच यथोचित सेवा पुर्याउन कठिन र बढी खर्चिलो हुने हुँदा कृषक समूह / समिति मार्फत सेवा प्रवाह रूपरूपका माध्यम हुन सक्छ । यस सन्दर्भमा समूह / समिति गठन देखि लिएर सञ्चालन र परिपक्व अवस्था नपुगे सम्म सावधानी लिनु पर्ने हुन्छ । अलिकति समय बढी नै लगाएर समूह/समितिले मुर्तरूप पाउनु पर्दछ । स्वतः स्फुर्त समूह/समिति मात्र दिगो र स्वाभलम्बी हुन्छन् । समूह / समिति गठन भए पछि समूह / समिति भित्र योजना तर्जुमा लिखिएन्द्यन अनुगमन, मूल्यांकनको साथै बैठक सञ्चालन जस्ता कार्यहरू सही अर्थमा सञ्चालन गर्नु पर्दछा समूह भित्रको लक्ष्यान्वयन, प्रजातान्त्रीक अभ्यास र इमान्दारीता बाट समूह / समिति लक्ष्य र सुदृढ वन्ने कुरा निस्चित छ ।

उल्लासना:

महिला सशक्तीकरण गर्न, आयआर्जन वृद्धि गर्न, कृषिजन्य वस्तुको उत्पादन, उत्पादकत्व बढाउन, कृषि तथा पशु जन्य सञ्चालन सामाग्री सुलभ बनाउन, उत्पादित सामग्रीको विक्री वितरण, भण्डारण व्यवस्थापन गरी उन्नत प्रविधि एवं कानिकार्य बचत संकलन बाट आत्मनिर्भर हुनको लागि विषयगत शाखा चौबिसे गाउँकार्यपालिकाको सहयोगमा श्री

समूह / समिति गठन गरियो ।

प्रारम्भिक :



१. समिति नाम र प्रारम्भ :

१. समूह/समितिको नाम “श्री ..... समूह/  
समिति रहनेछ ।

२. यस विधान समूह / समिति सम्बन्धित स्थानिय तहको विषयगत शाखा / इकाईमा दर्ता भएपछि तुरुरन्त लागु हुनेछ ।

३. अन्तर्भाषा :

४. भन्नाले अर्को अर्थ नलागेमा यो विधानमा,

५. “समूह” : समूह / समिति भन्नाले यस विधानमा समाहित समान उदेश्य तथा समान दृष्टिकोण भएका १५ देखि २१ ईच्छुक व्यक्तिहरू द्वारा गठीत एउटा Group लाई नै समूह जनाउदछ ।

६. “समिति” : समिति भन्नाले यस विधानमा समाहित ३ देखि ५ वटा समान उदेश्य तथा समान दृष्टिकोण भएका मिलि ४५ देखि ७५ जना सम्म ईच्छुक व्यक्तिहरू द्वारा गठीत एउटा Group लाई नै समिति जनाउदछ ।

७. “सदस्य” : सदस्य भन्नाले श्री ..... समूह/समिति को उदेश्य अनुसार कार्य सम्पादन गर्न दफा ३ बमोजिम सदस्यता लिएको व्यक्ति लाई जनाउदछ ।

८. “कार्य समिति” : कार्य समिति भन्नाले यस विधान अनुसार निर्वाचित अध्यक्ष, उपाध्यक्ष, सचिव, कोषाध्यक्ष तथा प्रदायिकारीहरूलाई जनाउदछ ।

९. “साधारण सभा” : साधारण सभा भन्नाले यस विधानको दफा ४ बमोजिम गठित सभालाई जनाउदछ ।

१०. समूह/समितिको छाप :

११. योताकार/अण्डाकार घेरा भित्र यस समूह/समितिको नाम श्री ..... समूह/समिति रहनेछ ।

१२. समूह/समितिको कार्यालय : यस समूह/समितिको कार्यालय धनकुटा जिल्ला चौविसे गाउँपालिका वडा नं. ..... मा रहनेछ ।

१३. समूह/समितिको दर्ता : चौविसे गाउँपालिको ..... शाखा / इकाईमा दर्ता भई स्विकृत भएका लागु हुनेछ । साथै अनिवार्य रूपमा आन्तिरक राजस्व कार्यालय बाट स्थायी लेखा नम्बर (PAN) लिनु पर्नेछ ।

१४. उदेश्य र कार्य :

१५. कृषि, पशुपन्नि विकाश संग सम्बन्धित समूह/समितिको उदेश्य देहाय बमोजीम हुनेछ ।

१६. कृषि तथा पशुपन्नि व्यवसायलाई आधुनिकीकरण एवं विविधिकरण गरी उत्पादकत्व, उत्पादन वृद्धिका लागि एक समूह भई काम गर्ने ।

१७. सदस्यहरूको आर्थिक तथा सामाजिक जिवन स्तर उठाउने ।

१८. सदस्यहरूमा स्वभलम्बन, पारस्पारीक सहयोग र मितव्ययिताको भावना विकाश गर्ने ।

१९. महिला विकाश संग सम्बन्धित समूह/समितिको उदेश्य देहाय बमोजिम हुनेछ ।

२०. विपन्न महिला, वहुविपन्न महिला, दलित, जनजाती समुदायलाई राज्यको मुलप्रवाहीकरणमा समावेश गर्ने ।

समिति को सदस्यहरूको वैयक्तिक, आर्थिक तथा सामाजिक जिवन स्तरमा सशक्तीकरण गर्ने ।

समिति केरेलु हिंसा वा लैगिक विभेदको अन्त्य गर्न संस्थागत सहभागीता गराई लैगिक समता बनाउने ।

समितिको विधानको दफा २.१ / २. २. बमोजिमका उदेश्यहरू प्राप्ति गर्न यो समूह/ समितिले देहाय बमोजिम  
समूह रनेछ

उन्नत प्रविधि, उन्नत वित्र, आधुनिक औजार उपकरणा वारे सदस्यहरूलाई सुचनाको आदान प्रदान गर्ने ।

महिला वरेलु हिंसाको अन्त्य गर्न जनचेतना मुलक कार्यहरू संचालन गर्ने ।

लकडी तथा घास बालिको विज बृद्धि गरी आत्मनिर्भर हुने ।

उन्नत प्रविधि अपनाई तरकारी तथा दुग्धजन्य खाद्य वस्तुको उत्पादन गरी आय बृद्धि गर्ने ।

उन्नत तथा वहुविपन्न महिला, दंलित, जनजाती समुदायको आया बृद्धि गर्न आयआर्जनका कार्यक्रमहरू गर्ने ।

समूह/ समिति बाट शितभण्डारण तथा बजारको व्यवस्थापन गर्ने ।

उत्पादन र उत्पादकत्वको बृद्धि गरी उत्पादित बस्तुको मूल्यमा एक रूपता ल्याउने ।

मन्दब्दको सीप बृद्धि गर्नका लागि आवस्यक कार्यक्रमहरू तर्जुमा गरी संचालन गर्ने ।

समूह वीच स्वाभलम्बन, पारस्परिक सहयोग एवं मितव्ययीता अभिबृद्धि गरी नियमित बचत गर्ने बानी प्रवर्द्धन  
समूह

समूह/ समिति सदस्यहरू वाट हितकोष रकम संकलन तथा संकलीत रकमलाई उत्पादनशिल आयमुलक, सिपमुलक,

संचालन गर्ने उदेश्य प्राप्तिका लागि सुलभ व्याज दरमा क्रण उपलब्ध गर्ने ।

आफ्नो उदेश्य पुरा गर्नका लागि अनुसन्धान केन्द्र, राष्ट्रिय तथा अन्तराष्ट्रिय संघ संस्थाहरू संग सधैव सहयोगात्मक  
सम्झौतामा बनाउने ।

विपन्न, अति विपन्न महिलाहरूको पहिचान गरी आयआर्जन हुने सिपमुलक तालिम, गोष्ठी जस्ता कार्यहरू संचालन  
समूह/ महिला सशक्तीकरण गर्ने ।

सूचनाको अधारीत नगदे बाली, गुणस्तरीय दुध उत्पादन प्रसोधन तथा बजारीकरणको व्यवस्थापन गर्ने ।

लोकिक समता, प्रजनन स्वस्थ्य, जीवनोपयोगी शिक्षा जस्ता कार्यक्रमहरू संचालन गरी जनचेतना फैलाउने ।

सिंचाई सुविधा उपलब्ध भएको क्षेत्र, हुन वाकी क्षेत्रको अभिलेख तयार गरी विषयगत शाखामा कार्यक्रम माग गर्ने

समूह

हेक समुहले आफ्नो आवस्यकताको पहिचान गरी प्रत्येक वर्ष विषयगत शाखामा कार्यक्रम (पकेट प्याकेज) को  
उपलब्ध तयार गरी माग गर्ने ।

गुणस्तरीय मासु उत्पादन गर्न गुणस्तरीय पशुपालन, माछा पालन आदि कार्यहरू गर्ने ।

समूह समिति गठन हुदा लिएका अन्य उदेश्य प्राप्तिका लागि आन्य विभिन्न कार्यहरू गर्ने ।

उदास्यता : एकै उदेश्य एवं समान आर्थिक अवस्था भएको एवं यस समूह/ समितिको विधानको परिधि भित्र रहने

ज्ञान व्यक्ति गरेको व्यक्तिलाई यस समूह/ समितिको सदस्यता प्रदान गर्न सकिनेछ । तर सदस्य हुन चाहने व्यक्तिले कम्तिमा

समितिका सदस्यहरूको लिखित सिफारिस साथ अनुसुची-४ अनुसार दरखास्त दिनु पर्नेछ ।

समितिको लागि योग्यता :

नेपाली नागरिक ।

पेशा गरि आएको व्यक्ति ।



समितिको उदेश्य अनुरूप कार्य गर्न ईच्छुक भएको व्यक्ति ।

समितिको विधान अनुसार कार्य गर्न मन्जुरी भएको व्यक्ति ।

सदस्यहरू बीच आपसी सहयोग बढाउन ईच्छुक भएको व्यक्ति ।

समितिको लागि १६ वर्ष उमेर पुगेको व्यक्ति ।

साधारण सदस्य : सदस्यता शल्कु रु. .... ..... तिरी साधारणमा सदस्यताको निवेदन दिई कार्य

निर्णय बमोजिम साधारण सदस्यता प्राप्त गर्न सक्ने छ । यस्तो सदस्यले मासिक बचत रु. .... .....

नहिना जम्मा गर्नु पर्नेछ । समूह / समिति गठन भईसके पछि कुनै पनि योग्यता पुगेको व्यक्तिले समूह / समितिको

लिन चाहेमा समूह / समितिमा आवद्ध प्रति सदस्य बराबर उक्त मिति सम्म संचित हितकोष र सोको ब्याज साथै

समितिका अन्य शुल्क बुझाई सदस्यता प्राप्त गर्न सक्नेछ ।

सदस्यता कायम नरहने अवस्था (सदस्यको अयोग्यता) : कार्य समितिले निम्न अवस्थामा सदस्यहरूलाई

समितिको लागि अयोग्य ठहर्याई सदस्यता समाप्त गर्न सक्नेछ ।

तोकिएको मासिक बचत तथा अन्य तिर्नु पर्ने रकमहरू ३ महिना सम्म नतिरेमा ।

विधानको उदेश्य विपरीत कार्य गरेमा वा समूह / समितिको रकम वा कागजात हिनामिना गरेमा वा अन्य कुनै कारणले

निवेदित बाट निस्कासन गरेमा ।

समितिबाट राजीनामा दिएमा (सदस्य रहन नचाहेर लिखित निवेदन कार्य समितिले सदर सिफारिस गरेमा)

साधारणिक कार्यमा संलग्न भएको दोष प्रमाणित भएमा ।

पेशा त्यागी अन्यत्र गएमा ।

भएमा ।

समितिको सिद्धान्त वा नियम वा प्रतिष्ठामा आँच आउने कार्य गरेमा ।


### साधारण सभा :

साधारण सभा : यस समूह / समितिको सदस्यता प्राप्त सम्पूर्ण सदस्य साधारण सभाको सदस्य हुने छ जनु समूह / समितिको उच्चतम निकाय हुनेछ । यसले विधान पारित एवं संशोधन गर्न सक्नेछ । साधारण सभा वर्षमा एक पटक बस्नेछ तथा आवस्यकता अनुसार जुनसुमै बेला साधारण सभा बोलाउन सकिनेछ ।

साधारण सभा वा अधिवेशन : कार्य समितिले तोकेको मिति र समयमा यस समूह / समितिको सचिवले अध्यक्षको लिई लिखित सूचना द्वारा सम्पूर्ण सदस्यलाई साधारण सभाको स्थान, समय, मिति तथा एजेन्डाको जानकारी गराउनु चाहन्छ ।

### साधारण सभाको काम कर्तव्य र अधिकार :

कार्य समितिको निर्वाचन गर्ने तथा गठन गर्ने ।



विधान संशोधन गर्ने।



योदिसे गाउँपालिका  
समितिको वार्षिक  
अनुमोदन गर्ने।

समूह/समितिको वार्षिक कार्यक्रम स्वीकृत गर्ने।

समूह/समितिको वार्षिक कार्य योजना बनाउने।

समूह/समितिले कार्य योजना बनाउदा कम्तिमा ६० % समुह समितिको उदेश्य अनुरूपको कार्यक्रम बनाउने।

साधारण सभाको गणपुरक संख्या : समूह / समितिको साधारण सभाको बैठकमा कम्तिमा पनि ५१ %  
को उपस्थितिमा हुनु पर्नेछ । यदि सो नभए फेरी ३ दिन भित्र अर्को सभा बोलाउनु पर्नेछ । यसमा कुल साधारण  
को २५ % उपस्थिति भएमा पनि यो सभाको बैठक बस्नेछ ।

कार्य समिति गठन विधि :

कार्य समिति ..... सदस्यीय हुनेछ ।

कार्य समितिमा अध्यक्ष, सचिव, कोषाध्यक्ष तथा सदस्यहरू हुने छन् ।

कार्य समितिका पदाधिकारीहरूको बैठक हरेक महिनाको ..... गते हुनेछ । तर आवस्यकता भए जनसुकै समयमा  
सम्पन्न सक्ने छ ।

कार्य समितिको पदाधिकारीहरूको कार्य अवधि २ वर्षको हुनेछ ।

कार्य समितिको कुनै पद खाली भएमा साधारण सदस्य मध्येबाट कसैलाई पनि कार्य समितिको पदमा समितिको  
मनोनित गर्न सक्नेछ ।

कार्य समितिको कोरम २/३ लाई मानिने छ र निर्णय बहुमत द्वारा गरिनेछ ।

साधारण सभाका सदस्यहरूले आफु मध्येबाट निर्वाचन प्रकृया द्वारा अध्यक्ष सिचव, कोषाध्यक्ष तथा अन्य  
कार्यकारीहरूको चयन गिर कार्य समिति गठन गर्नेछ । तर अध्यक्ष सिचव, कोषाध्यक्ष मध्ये एक पदमा महिला सदस्य  
रूपमा हुनु पर्छ ।

कार्य समितिको काम, कर्तव्य र अधिकार :

विधानको परिधि भित्र रही, समूह / समितिको उदेश्य अनुरूप साधारण सभाले गरेको निति निर्देशनलाई पालन गर्ने।

समूह/समितिको वार्षिक कार्यक्रम बनाउने तथा समूह/समितिको क्रियाकलापहरू संचालन गर्ने।

सहकारी तथा गैर सहकारी संस्थाहरू सँग सम्पर्क विस्तार गर्ने ।

सहकारीमा जाने प्रयास गर्ने।

समूह/समितिको कार्य योजना र बनाई लागु गर्ने।

समूह/समितिको वार्षिक प्रतिवेदन बनाउने र प्रस्तुत गर्ने।

समूह/समितिको बैठक : समूह / समितिको नियमित बैठक प्रत्येक महिनाको ..... गते बस्ने छ । समूह / समिति  
कार्य समितिले निधो गरेको ठाउँ मिति र समयमा नियमित रूपमा बस्नेछ । पुर्व निर्धारित बैठकमा कुनै सदस्यले



मान लिन नसक्ने भएमा सो को ज्ञानकारी कारण सहित पहिले नै दिनु पर्दछ । विशेष परिस्थिति बाहेक लगातार तीन  
सम्मिलित हरामा उपस्थित नहुने सदस्यलाई समूह / समितिको सहमतिको आधारमा निस्कासित गरिने छ ।

#### ५. पदाधिकारीहरूको काम, कर्तव्य र अधिकार :

##### ५.१ उपाध्यक्षको काम कर्तव्य अधिकार :

- जावस्यकता अनुसार समूह / समितिको बैठक र साधारण सभा बोलाउने।
- बैठकको अध्यक्षता गर्ने तथा बैठक नियन्त्रण गर्ने ।
- समूह / समिलिलाई क्रियाशील गराउने र उदेश्य प्रसिका लागि आवस्यक कार्य गर्ने।
- कुनै विषयमा मतदान हुदा मत बराबर भएमा निर्णयिक मत दिने।
- विद्वानमा तोकिए अनुसार साधारण सदस्यले माग गरे अनुरूप विशेष साधारण सभा बोलाउने।
- समूह / समितिले तोकेको काम कारबाही गर्ने।
- समूह / समितिमा उठेका विवादहरू समाधान गर्ने।
- समूह / समिति र स्थानिय तहको सम्बन्धित निकायहरू सँग सम्पर्क व्यक्तिको रूपमा काम गर्ने।
- समूह / समितिको निर्णय, कार्यक्रम र कृयाकलाप, भएका कारबाहीहरू एवं समस्यहरूको अभिलेख राख्न सचिवलाई सम्बन्धित करण गर्ने।
- वार्षिक कार्ययोजनाको कार्यान्वयन एवं समूह / समिति परिचालनको नेतृत्व लिने।
- समूह / समिति बैठकमा भएका निर्णय, वार्षिक साधारण सभाका निर्णय, वार्षिक प्रगति प्रतिवेदन लगायतका तहरू आवस्यकता अनुसार सम्बन्धित निकायमा पेश गर्ने।
- समूह / समिति सदस्यहरूलाई आफ्ना समस्याहरू पहिचान र तिनको प्राथमिकता तोकन सधाउनु र साथै उक्त समस्याहरू सम्बन्धित गर्ने कार्यक्रम बनाउन र कार्यान्वयन गर्न लगाउने।
- सदस्यहरूलाई कृयाशील गराई समन्वय र सहकार्य गर्ने।
- समूह / समिति सदस्यहरू बीच मतभेद व्यवस्थापनका लागि सहजिकरण गर्ने।

##### ५.२ उपाध्यक्षको काम कर्तव्य अधिकार :

- उपाध्यक्षको कार्यमा सहयोग गर्ने।

- उपाध्यक्षको अनुपस्थितिमा अध्यक्षले गर्ने सबै कार्य गर्ने।

- कार्य समितिले तोकेको कार्य गर्ने।

##### ५.३ सचिवको काम कर्तव्य अधिकार :

- उपाध्यक्ष सँगको परामर्शमा बैठक बोलाउने।

- बैठकको तयारी गर्ने।

- समूह / समितिको निर्णय पुस्तिका तयार गर्ने।

- समूह / समितिको सम्पूर्ण कागजातहरू सुरक्षित राख्ने।

- समूह / समिति बैठक एवं साधारण सभाबाट पारीत निण्यको कार्यान्वयनका लागि पहल गर्ने।

- वार्षिक प्रतिवेदन तयार पारी साधारण सभामा पेश गर्ने।

समितिको कार्ययोजना निर्माणमा सहयोग गर्ने।

समितिले तोकेको कार्य गर्ने।

कोषाध्यक्षको काम कर्तव्यर अधिकार

समितिको हितकोष रकम नियमित उठाउने र फरफारक गर्ने।

समिति हितकोष ब्यवस्थापन गर्ने।

समितिको सबै कोषको हिसाब किताब सुरक्षित र दुर्भास्त राख्ने।

समितिको चल, अचल सम्पूर्ण सम्पत्तिको सुरक्षाको जिम्मेवारी लिने।

समितिको वार्षिक बजेट तयार पार्ने र साधारण सभामा वार्षिक प्रतिवेदन पेश गर्ने एवं लेखा परिक्षण गराउने।

समितिको खाता संचालन गर्ने।

समितिले तोकेको अन्य कार्य गर्ने।

कार्य समिति सदस्यहरूको काम कर्तव्य र अधिकार

सदस्यकता अनुसार समूह/समितिका अन्य उप समितिमा रहि जिम्मेवारी बहन गर्ने।

समितिले तोकेको अन्य कार्य गर्ने।

### ३. आर्थिक व्यवस्था :

३.१ समूह/समितिको तपशिल वमोजिम आर्थिक श्रोत रहने छ।

३.२ इस समूह/समितिका सदस्यहरू बाट प्राप्त सदस्यता शल्कु

३.३ समूह/समितिको अन्य क्रियाकलाप बाट भएको आम्दानी

३.४ समूह/समितिको सदस्यले बचत गर्ने मासिक रकम

३.५ समूह/समितिबाट ऋण लगानी गर्दा प्राप्त ब्याज

३.६ समूह/समितिले अन्य संघ/ संस्थाबाट पाएको अवसर बाट समूह/ समिति सदस्यले पाउने निस्चित पारिश्रमिकबाट  
..... % लेबी

३.७ समूह/ समिति सदस्यले आफ्नो नाम बाट गरेको बचत

३.८ विलम्ब शुल्क बाट

३.९ .....

### ३.१० हितकोष :

३.१०.१ श्री ..... कृषक समूह/ समितिको एक हितकोष हुनेछ।

३.१०.२ श्री ..... बैकमा समूह/ समितिको खाता रहनेछ।

### ३.११ हितकोष परिचालन :

३.११.१ हितकोष रकमको कम्तीमा ५० प्रतिशत ..... कार्यमा संचालन गर्नु पर्नेछ।

३.११.२ समूह/ समिति सदस्यलाई आवस्यकता भएमा हितकोषबाट ऋण/ सापटी लिन सक्ने छन्।

३.११.३ सदस्यले ऋण माग गर्न अनुसुची- ५ अनुसार निवेदन दिनु पर्नेछ।

३.११.४ ..... कार्यको लागि लिइएको ऋणमा ..... % मासिक ब्याज लाग्नेछ।

३.११.५ अन्य ऋणमा ..... % मासिक ब्याज लाग्नेछ।

३.११.६ मासिक ब्याज, मासिक बचत रकम एवं ऋणी सदस्यले तोकिए बमोजिम ऋण किस्ता प्रत्येक महिना बुझाउन पर्नेछ।

..... % सेवा शल्कु बुझाउन पर्नेछ ।

समितिको बैक खाताअध्यक्ष र सचिव वा कोषाध्यक्षको संयुक्त दस्तखत बाट संचालन हुनेछ ।

समितिले आर्थिक कारोबार गर्दा अनुसुची १६, अनुसारको नगदि रसिद काटी कोषाध्यक्ष वा सचिवले हितकोष संक्रम लिने दिने गर्नु पर्दछ ।

(श्रोत) परिचालनलाई मूख्यतया दुई भाग (आवस्यक खर्च र आन्तरिक लगानी) मा विभाजन गर्न सकिन्छ।

**आवस्यक खर्चः** आवस्यक खर्च भनाले कार्यालय र प्रशासनिक खर्च भन्ने जनाउँदछ ।

सामान्य खर्च (कपी, कलम, बिल, भौचार, फाइल, रजिष्टर, खाता, पत्र पत्रिका)

• अनिकर खर्च

• अनी तथा घर भाडा

— अस्या सँग सदस्यता लिंदा तिर्नु पर्ने खर्च र वार्षिक नविकरण खर्च

• नेत्र परिक्षण खर्च

पारिश्रमिक खर्चः

सभा खर्च

समिति (समूह / समितिको बैठकमा चिया नास्ता आदि) |

**आन्तरिक लगानी :** आन्तरिक लगानी भन्नाले समह / समिति भित्रको सदस्य बीचको लगानी भन्ने जनाउँदै।

उत्पादन मूलक कार्य ( उत्पादन तथा उत्पादन सामग्री खरिद विक्री)

बीउ, बाली संरक्षण, तरकारी बोट बिरुवां किन्तु पयोग मर्ने।

लक कार्य गर्ने (वाख्ता, वंगर पालनक, कखुरा पालन, रेशम खेती, माहरी पालन आदि)।

आयमुलक कार्य गर्ने (स्थानीय सिप, दग्धका परिकार उत्पादन, सिलाई बनाई तथकमी खेती, क्रेपानामी आदि)

— चिक कार्य जस्तै सफाई अभियान, पहिरो नियन्त्रण वक्षाग्रेपण कलो निर्मार्ग स्थापना आदि

विकास जस्तै प्याकेजिङ, नर्सरी स्थापना दाध पमोधन

कार्य जस्तै तालिम प्रवचन भमा सोरी अनि

— त्रिकार्य जस्तै महिला विकास परिवार समिति —

लगानी कर्जा प्रवाह शेया लिपि असि ।

विलास शर्मक :

नानिक बचत रकम तोकेको समयमा नतिरेमा पहिलो महिना प्रति दिन रु. .... बिलम्ब शल्क लाम्बेक।

देखो नहिना प्रति दिन रू..... बिलम्ब शल्क लामेक्ष ।

नहिना प्रतेक दिन रु.

..... जौदे महिनाबाट सदस्यता खरेज हुनेछ ।

३) प्रत्येक महिना बुझाउनु पर्ने क्रण किस्ता र ब्याज नेबुझाएमा प्रति महिना रु..... प्रति दिन, दोश्रो महिना रु..... प्रति दिन र तेश्रो

गाउँ कार्यपालिका  
राजस्वले २०८३

रु..... प्रति दिन बिलम्ब शल्कु लाग्नेछ । चौथो महिना वाट क्रण रकम र ब्याज रकम क्रणी र जमानी सदस्यहरू वाट असलु उपर गरिनेछ ।

४) एक सदस्यको जमानी बसेको सदस्यले अर्काको पुनः जमानी बस्ने छैन ।

५) जमानी सदस्यले क्रण पाउने छैन तर क्रणी सदस्यले क्रणी सदस्यले क्रण तिरी सके पछी जमानी सदस्यले क्रण पाउन चाहन्छ ।

६) क्रण लिएको सदस्यले अरु सदस्यको जमानी बस्न पाउने छैन ।

७) क्रण लिनको लागि ..... सम्म एक सदस्यको जमानी, रु..... सम्म दर्हु सदस्य र रु..... सम्म तिन सदस्यको जमानी चाहिने छ ।

८) लगानीको संरक्षण : कुनै पनि व्यक्तिले आफ्नो नाममा जम्मा भएको हितकोषको अधिकतम ९०% सम्म मात्र क्रण लिन पाउने छ । यदी व्यक्तिको नाममा संकलित हितकोषको ९०% भन्दा बढी क्रण लिनु पर्ने भएमा सोही समूह/समितिका जना सदस्यको सामुहिक जमानीमा क्रण दिन सकिने छ । क्रण लिने व्यक्तिले तिर्नु पर्ने छ साँवा र ब्याज रकम नसकेको खण्डमा जमानी बसेका सदस्य मार्फत असुलउपर गरिने छ । यदि जमानी मार्फत पनि असुलउपर नसकेको अवस्थामा नेपाल सरकारको प्रचलित नियमानुसार कारबाही प्रकृया अगाडी बढाइने छ । क्रण लगानी एवम् असुलउपर गर्न क्रण उप-सिमितको स्वीकृति लिनु पर्नेछ । क्रण उप-सिमितका सदस्यहरू कसैको पनि जमानी बस्न पाईने छ ।

९) लेखा परिक्षण : प्रत्येक समूह/समितिले रजिष्टर्ड लेखा परिक्षक वाट अनिवार्य रूपमा लेखा परिक्षण गराउनु पद्धत । गरिएका लेखा परिक्षणहरू वार्षिक साधारण सभाको पूर्ण बहुमतबाट अनुमोदन गर्नु पर्दछ । मुनाफा सम्पूर्ण लाई प्रत्येक वर्षको लेखा परीक्षण पछी निजहरूको हिसाव खातामा जम्मा गर्नुपर्दछ ।

#### १०) विविध :

११) निर्वाचन सम्बन्धि व्यवस्था : यस समूह/समितिको कार्य समिति कायम रहेको अवस्थामा सोही कार्य समितिले र निर्वाचन कायम नरहेको अवस्थामा साधारण सदस्यहरूको बैठकले निर्वाचन अधिकृत नियकृ गर्नेछ । सो निर्वाचन अधिकृतले निर्वाचन अधिकृतमा नियुक्त भएको मितिले एक मिहिना भित्र निर्वाचन गराई सक्नु पर्नेछ । सो निर्वाचनमा लाग्ने कार्य समितिले व्यवस्था गर्ने छ । यसमा कार्य समितिको पदाधिकारीहरूलाई मतदान वा सहमित द्वारा साधारण समाजो सदस्यहरूले छान्ने छन् ।

#### १२) पदावधि :

१३) कार्य समिति सदस्य तथा पदाधिकारीहरूको पदावधि निर्वाचित भएको मिति देखि २ वर्षको हुनेछ ।

१४) सो गठित कार्य समितिको पदावधि समाप्त हुन १ महिना अगावै समूह/समितिको साधारण सभा बोलाई नयाँ कार्य समितिको चुनाव गराउन अनिवार्य हुनेछ ।

१५) कार्य समितिले विधानमा उल्लेखित आफ्नो कार्यकाल समाप्त हुन १ महिना अगावै निर्वाचन गराउन नसकेको तथा कार्यको कार्य अवधि समाप्त भएपछि सो कार्य समितिको सदस्यहरूको समितिले आफ्नो समितिको बैठक बोलाई एउटा

वार्तालाई गरिएको दाव  
गाउँ कार्यपालिका  
राजस्वले २०८३

तर्द्य (प्रबन्ध वा तयारी) समिति खडा गरी सो तर्द्य समिति द्वारा साधारण सभाको बैठक बोलाई नयाँ कार्य समितिको गठन गर्नेछ ।

३) कार्य समितिको पदावधि समाप्त हुनु अगावै कार्यरत कार्य समिति कुनै किसिमबाट भंग हनु गएमा भंग भएको कार्य समितिले आफ्नो जिम्मा रहेको कागजपत्र नगद जिन्सी कार्यभार समेत सम्पुर्ण सदस्यको सभा बोलाई अथवा कायार्लय सचिव भए सो लाई बुझाई सो को भरपाई लिनु पर्नेछ । सो नगरेमा यस समूह/समितिलाई हानी नोकसानी भएमा सो कार्य समितिका अध्यक्ष र सचिव दुवैले संयुक्त रूपमा व्यहोर्नु पर्नेछ ।

#### ३.३ उम्मेदवारको अयोग्यता :

- ३) ..... ..... पेशामा संलग्न नभएमा ।
- ४) उस्तै प्रकृतिको समूह / समितिको सदस्य भएमा ।
- ५) जसले समूह/समितिको उदेश्य विपरीत कार्य गरेमा ।
- ६) मानसिक सन्तुलन असामान्य भएमा ।
- ७) फौजदारी अभियोगमा सजाए पाएको व्यक्ति ।

३.४ अविस्वासको प्रस्ताव : साधारण सभाको सदस्यहरू मध्येबाट एक तिहाई सदस्यहरूले कार्य समिति उपर अविस्वासको प्रस्ताव ल्याई दुई तिहाई सदस्यहरू बाट सो प्रस्ताव पारित भएमा कार्य समिति विघटन हुनेछ । तर अविस्वासको प्रस्ताव आएमा सफाईको मौका बाट बन्चीत गरिने छैन ।

३.५ राजीनामा : यस समूह / समिति को अध्यक्षले उपाध्यक्ष (भए) समक्ष वा सचिव समक्ष र अध्यक्ष बाहेक अन्य कार्य समितिका पदाधिकारीहरूले अध्यक्ष समक्ष राजीनामा दिन सक्नेछन । कार्य समितिको बैठक बाट स्वीकृत नभए सम्म तिनीहरू आफ्ना पदमा बहाली रही रहनेछन ।

३.६ विधान संशोधन : समूह/ समितिको विधान संशोधन गर्न आवस्यकता पर्ने आएमा साधारण सभाको सदस्यहरू मध्ये कन्त्रिमा ५१ प्रतिशत सदस्यको उपस्थितिमा विधान मस्यौदा पेश गरिनेछ । सदस्यहरू मध्येका उपस्थिती सदस्यहरू केका दुई तिहाई बहुमतबाट विधान संशोधन मस्यौदा पारित भएमा विधान संशोधन गरिने छ । साथै संशोधित विधान स्वानीय निकायको सम्बन्धित शाखा / इकाई बाट अनुमोदित नभए सम्म संसोधन भएको मानिने छैन ।

३.७ नियम बनाउने: साधारण सभाले आन्तरिक सञ्चालन गर्नका लागि नियमहरू बनाउन सक्नेछ ।

३.८ उप-समितिहरू गठन गर्न सक्नेछ : साधारण सभाले एवं कार्य समितिले साधारण सभाको स्वीकृत लिई आफ्ना कानूनिकमहरू सञ्चालन गरी समूह/समितिको लक्ष्य र उदेश्य प्राप्त गर्न उपसमितिहरू बनाउन सक्नेछ ।

३.९ विघटन : समूह /समितिको विधान बमोजिम कार्य सञ्चालन गर्न नसकी वा उदेश्य प्राप्त गर्न असफल भए वा २ वर्ष समूह/ समिति नविकरण नभएमा समूह/ समिति विघटन हुनेछ । यसरी समूह/समिति विघटन भए बचत रकम सम्पुर्ण बन्चलाई फिर्ता गर्नु पर्नेछ ।

३.१० समूह / समिति छोड्नु पर्ने अवस्था : कुनै पनि सदस्यले समूह/ समिति छोड्न परेको खण्डमा. निजको नाममा सञ्चलन भएको हितकोष (बचत) रकमबाट ३% कट्टा गरी बाँकी रकम भुक्तानी दिईनेछ । यदि कुनै सदस्यको मृत्यु भएमा निजले बचत गरेको सम्पुर्ण रकम निजको सबभन्दा नजिकको हकवालालाई समूह/समितिले, व्याज सहित फिर्ता दिइनेछ । समूह/समितिले कुनै पनि संघ/ संस्था/ कायार्लयबाट पाएको कुनै पनि अवसर सामाग्रीहरू आवँयकता हेरी समूह/ समितिको बैठकबाट निर्णय गराई आलोपालो गरी सबै सदस्यले पाउने गरी वितरण गरिनेछ ।



समूह/समितिको चल अचल सम्पति : समूह/समिति विघटन भए पस्चात् समूह/समितिको चल अचल सम्पति निकायको विषयगत समिति वा विषयगत शाखाको निर्णय बमोजिम हुनेछ । उक्त निर्णय चित नबुझेको खण्डमा अन्तिम स्थानीय तहको उपाध्यक्ष समक्ष निवेदन गर्न सकिनेछ र सो सन्दर्भमा उपाध्यक्षको निर्णय नै अन्तिम हुनेछ ।

फाराम नं. १

## समूह/ समिति दर्ता फाराम :-



फाराम नं. २

२४



आर्थिक वर्षको अन्तमा सदस्य संख्याको स्थिति

फाराम नं. ३

समूह/ समितिको बचत कोषको वार्षिक स्थिति

नट :- यो विवरण (फाराम) आ.व.को पहिलो दिन (श्रावण १ गते) सम्बिन्धत विषयगत शाखा वा इकाई द्वारा अनिवार्य कर्त्ता अध्यावधिक बनाई राख्नु पर्नेछ ।





फारम नं. ४

फिल्ड कार्यालय/ सेवा केन्द्रले पेश गर्नु पर्ने चौमासिक विवरण

बडा नं. :-

चौमासिक अवधि :- प्रथम/द्वितीय/तृतीय

नमूह/समितिको नाम :-

उत्पादन

क) इकाई :-

ख) जम्मा लागत रु. :-

उत्पादकत्व (उत्पादन / क्षेत्र फल) :-

उत्पादनको विवरण मूल्य (रु. इकाई)

उत्पादनको कुल मूल्य रु.

कार्य विवरण :-

सहभागी सदस्यहरूको संख्या :-

प्राप्त सहायता रु. :-

ओत १ (..... ..... ..... ..... ) बाट :-

ओत २ (..... ..... ..... ..... ) बाट :-

क्षेत्रफल वा संख्या र इकाई :-

खदु आम्दानी (कुल आम्दानी - लागत खर्च) रु. :-

कैफियत





अनुसुची २

समूह/ समिति दर्ताको लागि निवेदन

श्री प्रमुख प्रशासकीय अधिकृत ज्यू  
नैविसे गाउँकार्यपालिकाको कार्यालय  
नगरानी, धनकुटा ।

नाफ्त,

श्री ..... शाखा ।

श्री ..... शाखा/ईकाई/ संस्थाको सहयोगमा मिति .....  
समूह/समिति गठन  
को प्रारम्भिक भेला द्वारा हामीहरू संगठित भई श्री .....  
गरीएको हुदा समूह समिति गठन तथा व्यवस्थावन कार्यविधि – २०७९ अनुसार दर्ता गरी पाउँ भनि तपाशिल  
कार्यसमितिको विवरण अन्य आवस्यक कागजातहरू संलग्न गरी नेपाली नागरिकताको प्रतिलिपि सहित यो निवेदन  
गरिएको छ ।

समूह / समिति अध्यक्षको दस्तखत  
मिति :



समूह / समितिको विवरण :

समितिको नाम ..... स्थापना वर्ष .....  
 जिसे गाउँपालिका वडा नं ..... टोल .....  
 समूह / समिति संचालन हुने शाखा .....  
 समूह / समितिको उद्देश्य .....  
 सदस्य संख्या : ..... पुरुष ..... महिला .....

कार्यसमिति/ पदाधिकारीहरूको विवरण :

क्र.सं.	पद	नाम	शैक्षिक योग्यता	उमेर वर्ष	जग्गाको क्षेत्र फल	दस्तखत	फोटो
१.	अध्यक्ष						
२.	उपाध्यक्ष						
३.	सचिव						
४.	कोषाध्यक्ष						
५.	सदस्य						
६.	सदस्य						
७.	सदस्य						
८.	सदस्य						
९.	सदस्य						
१०.	सदस्य						
११.	सदस्य						

नियमित बैठक बस्ने दिन .....

ग्रन्ति महिना समूह/समितिको हितकोषमा संकलन हुने रकम रु .....

हालसम्म हित कोषमा जम्मा रकम रु .....

सिफारिस गर्नेको संही .....





A circular library stamp from the Sahitya Akademi Library, New Delhi. The outer ring contains the text "साहित्य एकादमी का प्राप्ति संग्रहालय" (Sahitya Akademi Library) in Hindi. The center features a stylized emblem of a book and a pen.

अनुसुची ३  
समूह/समिति दर्ताको प्रमाण-पत्र  
चौबिसे गाउँपालिका

## गाउँ कार्यपालिकाको कार्यालय

शाखा

## राजारानी, धनकुटा

# समह/ समिति दर्ता प्रमाण - पत्र

**दर्ता नं. :-**

**मिति :-**

## प्रमुख प्रशासकीय अधिकृत

## शाखा प्रमुख

(..... शाखा)

(समूह / समिति दर्ताको प्रमाण पत्रको पछाडि पानामा राख्ने)

क्र.सं.	नविकरण मिति		नविकरण गर्ने कायार्लय प्रमुख वा शाखा प्रमुख	कार्यालयको छाप र दस्तखत
	देखि	सम्म		
१.				
२.				
३.				
४.				
५.				
६.				
७.				





श्रीकृष्णजन्माभूमि  
वार्ता कार्यपालिकाको नियोजन  
राजाराजी धनकुट  
2063

अनुसुची ४  
सदस्यताका लागि आवेदन फाराम

श्रीअध्यक्षज्यूः

श्री..... समूह/समिति

महोदय,

समूह/ समितिको सदस्यता प्राप्त गर्न इच्छा भएकोले  
म यस समूह / समितिको विधान्तलाई स्विकार गरी श्री .....  
नियमानुसार सदस्यता प्रदान गरी पाउँ भनि यो निवेदन पेश गद्दुँ।

### विवरण

नाम :-

बावुको नाम :-

ठेगाना :-

शैक्षिक योग्यता, :-

कृषि पेशामा दखल :-

जग्माको विवरण :-

गरिरहेको कृषि पेशा :-

समूह / समितिको सदस्यताको सिफारिस :-

१) नाम :-

२) नाम :-

द:तखत :-

द:तखत :-

दस्तखत :

निवेदक नाम :





अनुसुची ५  
क्रण माग फारामको नमुना

मिति :-

श्री अध्यक्षज्यू

श्री ..... समूह/समिति

विषय: क्रण उपलब्ध गराई पाँ ।

महोदय,

उपरोक्त सम्बन्धमा मलाई ..... कामको लागि आवस्यकता परेकोले रु..... अक्षरेपी  
मात्र) समूह/समिति हितकोष बाट क्रण उपलब्ध गराई दिनुहनु अनरोध गदर्छु। साथै यसे निवेदनको  
साथ जमानी सदस्यहरूको सिफारिस पेश गरेको छु। नियमानुसार रु..... (अक्षरेपी ..... मात्र) क्रण किस्ता, मासिक  
ब्याज, मासिक बचत नियमित रूपले प्रत्येक महिना बुझाउने छु।

जमानी सदस्यहरू

दस्तखतः :

नाम : -

ठेगाना : -

निवेदक

दस्तखत :

नाम:

दस्तखत : -

नाम : -

ठेगाना : -

कार्यालय प्रयोजनको लागि

क्रण रु ..... (अक्षरेपी रु ..... मात्र) मासिक किस्ता रु ..... (अक्षरेपी

रु ..... मात्र) उपलब्ध गराएको मिति : -

उपलब्ध गराएको चेक नं : -

दस्तखत :

कोषाध्यक्ष



दस्तखत :



अनुसूची ६  
तमसुको नमुना

लिखितम जिल्ला धनकुटा, चौबिसे गाउँपालिका वडा नं ..... बस्ने ..... छोरा/ छोरी/ पत्नी वर्ष  
को श्री..... ले ..... कृषक समूह / समिति बाट  
निर्धारण गरिएको व्याजदर अन्य शर्त (नियम) का अधिनमा रहि पशु पालन / मल / बिउ खरिद वा ..... कृषि  
कार्य गर्ने उद्देश्यका निमित्त सापटी (क्रण) नगद रु ..... (अक्षरेपी रु ..... ) चेक नं.  
यस समूह/समितिको ..... वैक, ..... शाखा स्थित रहेको खाता नं. ....  
बाट बुझिलिई भाखा राखी तपसिल लेखिएको व्यक्ति (साक्षी) हो रोहवरमा यस समूह / समितिको कायार्लयबाट  
बुझिलिएको ठिक साचो हो माथी कबुलियत गरिएको भाखा भित्र सावा व्याज तिर्ने / बुझाउन सकिन भने मेरो चल अचल सम्पत्ति बाट  
नेपालको प्रचलित ऐन, कानुनु बमोजिम असुल उपर गरि लिएमा मेरो मञ्जुरी छ। दाँया किनारा साक्षी सदर।

तपिसल :

जिल्ला ..... गा.पा. वडा नं. ..... बस्ने वर्ष ..... को श्री .....

१ जिल्ला ..... गा.पा. वडा नं. ..... बस्ने वर्ष ..... को श्री .....

१ जिल्ला ..... गा.पा. वडा नं. ..... बस्ने वर्ष ..... को श्री .....

इति सम्वत २० ..... साल ..... महिना ..... गते, रोज ..... शुभम्।



अनुसुची ७  
 समूह/समिति सदस्यको विवरण फारम  
 समुह/समितिमा सदस्य रहेको सबै सदस्यहरूको विवरण सम्बन्धित सदस्यलाई नै सोधेर लेख्नु पर्दछ। विवरण हेरफेर भएपछि पुनः तयार गरी नियमित रूपले सच्चाउनु पर्दछ।

ठेगाना :-

समुह/समितिको नाम :-

क्र.सं	सदस्यको नाम	बडा नं.	गाउँ/टोल	उमेर	शिक्षा	जमिनको क्षेत्रफल	पशु पालन सं.	परिवार संख्या	कैफियत
१									
२									
३									
४									
५									
६									
७									
८									
९									
१०									
११									
१२									
१३									
१४									
१५									
१६									
१७									
१८									
१९									



अनुसंधानी ८

मासिक हितकोष संकलन फ़ारम

राजाराणी ८  
२०८३

### समूह/संमितिको नाम :-

साल :-

A circular library stamp with a decorative border containing text in Devanagari script. The text reads "ચોરિસે ગાર્ડનિંગ્સ" at the top, followed by "અધ્યક્ષ કાર્યપાત્રિકાની લાદા" in the middle, and "રાજ્યાધ્યક્ષ, પદ્ધતિ" at the bottom. The date "૨૦૧૩" is also visible.



अनुसंधी ९

## समह /समितिको लगानी विवरण

## समृह/समितिको नाम





अनुसूची १०

समूह/ समितिको क्रण असुली फाराम

समूह/ समितिको नाम





अनुसंधी ११

सम्पति (नगद तथा जिन्सी) खाता

. साल ..... महिना





## अनुसूची १२

### सामान विवरण तथा आम्दानी खाता

साल ..... महिना

अनुसूची १३

### सामान खरिद तथा खर्च खाता

२०..... साल ..... महिना





अनुसुची १४  
दायित्व खाता

२०.... साल ..... महिना २०८३

अनुसुची १५

समह/ समिति बाट सन्चालन गरिने वार्षिक कार्यक्रमको नमूना ढाँचा फाराम

समह / संस्थाको नाम : ..

आर्थिक वर्ष :

समिति / उपसमिति :





अनुसुची १६

कृषक समूह/ समितिको नगदी रसिदको नमूना ढाँचा

श्री ..... समूह/ समिति  
चैत्यपालिका वडा नं. ....

र.नं.

श्री / श्रीमती.....

### नगदि रसिद

मिति :

ठेमाना :

वापत रू ..... अक्षरपी  
प्राप्त भयो ।

रकम वुझाउनेको सही ○:

रकम बुझिलेको सही ○:

नाम ○:

नाम ○:

